

निर्धन उत्थान लघुवित्तद्वारा सुर्खेतको विद्यापुरमा कुखुरापालन तालिम सम्पन्न



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय विद्यापुर सुर्खेतले आफ्ना ३० जना ग्राहक सदस्यहरूको सहभागितामा २०७५ मंसिर २४ गतेदेखि २६ गते सम्म सुर्खेत जिल्लाको विद्यापुरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरूमा भोजराज चपाई, मिन बहादुर हमाल, खेम कूमामरी भण्डारी रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको र यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका कार्यक्रम अधिकृत मिन बहादुर हमालले बताए साथै वित्तीय साक्षरताको तथा कर्जा सदुपयोगिताको महत्व र भविष्यको जोखिम कम गर्न बचतको ठुलो भूमिका रहेकोले संस्थाका सदस्यलाई यस संस्थाको सेवा सुविधालाई पुर्णरूपमा सदुपयोग गरि सुखद भविष्यको यात्रा तय गर्न यस तालिमले सबैलाई सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको पनि संस्थाका कार्यक्रम अधिकृत मिन बहादुर हमालले बताए .

तालिमको अन्त्यमा सहभागी हरिकला महतारा र सहभागी पवित्रा तारामीले मन्तब्य राखेका थिए । ब्यवसायिक रूपमा कुखुरापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरूले बताएका थिए ।

उक्त तालिममा प्रशिक्षार्थीहरूले कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरामा भिन्नता, कुखुरापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा बोईलरहरूको जातिय परिचय, कुखुरापालन विधि, कुखुरालाई भूईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरू, उमेर अनुसार कुखुरालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरू बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, खोर, दानापानी दिने भाँडाहरूको सरसफाईको साथै उमेर र तरिकाहरू बारे आवश्यक जानकारी हासिल गरेको कुरा चौरजहारी शाखाका प्रमुख खेम कूमामरी भण्डारी ले बताए ।

हाल संस्थाले ३ लाख २८ हजार ९०६ घरपरिवारहरूमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ कार्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरूका ९ अर्ब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ भने संस्थाका ग्राहक सदस्यहरूलाई थप ज्ञान, सीप प्रदान गर्नका लागि विभिन्न तालिमहरू दिएको संस्थाले जनाएको छ